

एक घर एक उन्नत जातको गाई
कृषकहरुलाई उन्नत गाई खरिदमा अनुदान एवं तालिम संचालन कार्ययोजना २०७६

स्वीकृत मिति-२०७६/०५/१८

सूर्योदय नगरपालिकाको आ .व. २०७६/२०७७ को नीति तथा कार्यक्रमले निर्देशन गरे बमोजिम बाषा १।क स्वीकृत कार्यक्रम अन्तर्गत सूर्योदय नगरपालिकालाई उन्नत गाईको श्रोत केन्द्रको रूपमा विस्तार गर्ने एवं कृषकहरुलाई पशुपालन तर्फ आकर्षित गरी आर्थिक विकासमा टेवा पुर्‍याउन तथा परम्परागत पशु पालनलाई क्रमशः विस्थापित गर्दै घर एक उन्नत जातको गाईपालन गर्ने गराउने नीति अनुरूप कृषकहरुलाई उन्नत गाई खरिदमा अनुदान एवं तालिम संचालन सम्बन्धमा देहाय बमोजिम कार्य सम्पादन गर्ने गरी यो कार्ययोजना तयार गरिएको छ ।

१. कार्यक्रम कृयाकलापको नाम: कृषकहरुलाई उन्नत गाई खरिदमा अनुदान एवं तालिम संचालन ।
२. कार्यक्रमको पृष्ठभूमि: सूर्योदय नगरपालिकामा कृषकहरुले पालि रहेको गाई पालन व्यवसायलाई अझै मर्यादित तथा प्रोत्साहन गरी कृषकहरुको आय स्तर वृद्धि गर्ने ।
३. कार्यक्रमको उद्देश्य: दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन बढाई दैनिक २ लाख लिटर पुर्‍याउने तथा उत्पादकत्वमा वृद्धि गर्ने, प्राङ्गरिक कृषि प्रवर्धन गरी स्वरोजगार मा वृद्धि गराई कृषकहरुको आय स्तर बढाउने ।
४. कार्यक्रमको लक्ष्य:
 - क. कृषकहरुलाई ८० प्रतिशत अनुदानमा ६० माउ गाई वितरण गर्ने ।
 - ख. ६० जना कृषकहरुलाई ५ दिने गाईपालन तालिम दिने ।
 - ग. उन्नत घाँसको बीउ ६० जनै कृषकहरुलाई निःशुल्क वितरण गर्ने
 - घ. तत्कालको लागि आवश्यक औषधी प्याकेज निःशुल्क वितरण गर्ने ।
५. कार्यक्रमको लागि बजेटको श्रोत: सूर्योदय नगरपालिका फिक्कल, इलाम ।
६. कार्यक्रम संचालन अवधि: आव. २०७६/२०७७
७. कार्यक्रम संचालन गर्ने प्रकृया विधि:
 - क. कृषक आफैले गाई छनौट गर्नेछन् ।
 - ख. गाईको सिफारीस मुल्याङ्कन समितिले गर्नेछ ।
८. कार्यक्रम संचालन हुने स्थान: सूर्योदय नगरपालिकाको १४ वटा वडाहरू ।
९. कार्यक्रम कृयाकलाप तथा अनुमानित खर्च:
 १०. (गाई अधिकतम एक लाख सम्मको मात्र खरिद गरिनेछ)
 ११. कार्यक्रम संचालन गर्ने समिति:
 - आर्थिक विकास समितिको संयोजक देवेन्द्र शर्मा ।
 - पशु सेवा शाखा पशु चिकित्सक विपिन कुमार सिंह ।
 - पशु सेवा शाखा अधिकृत कृष्ण चन्द्र झा ।
 - लेखनाथ खड्का
 - शशिकला लेप्चा
 ११. मूल्याङ्कन तथा सिफारीस समिति:
 - संयोजक आर्थिक विकास समितिको संयोजक: देवेन्द्र शर्मा
 - सदस्य सचिव: विपिन कुमार सिंह
 - प्रशासन शाखाबाट: सविना चौलागाई
 - सदस्य: नर बहादुर सुवेदी
 - संयोजकले आवश्यक ठानेमा बढीमा १ जना थप्न सकिनेछ ।
 - ललिता नेपाल
 - आमन्त्रीत जित बहादुर फिलिहाङ्ग
 १२. समितिको काम कर्तव्य अधिकार र सेवा सुविधा:
 - कृषकको अन्तिम छनौट गर्ने ।
 - अनुगमन
 - गाईको छनौट
 - वास्तविक मूल्य निर्धारण गर्ने ।
 - समस्या तथा गुनासो समाधान गर्ने ।
 १३. निर्देशन समिति

- मूल्याङ्कन समितिद्वारा मूल्याङ्कन गरि पेश गरिएको प्रतिवेदन माथि आवश्यक थपघट , हेरफेर तथा आवश्यक निर्देशन गर्न देहाय अनुसार सदस्यहरू रहेको एक निर्देशन समिति रहनेछ ।

- संयोजक: नगर प्रमुख

-सदस्य: नगर उपप्रमुख

- सदस्य सचिव: प्रमुख प्रशासकीय अधिकृत

१४. मूल्याङ्कन समितिको काम कर्तव्य अधिकार

- मूल्याङ्कन समितिद्वारा मूल्याङ्कन गरि पेश गरिएको कृषक र गाईको छनौट नामावली माथि आवश्यक परे हेरफेर / थपघट गर्न आवश्यक निर्देशन दिने ।

- अनुदानको कार्यक्रम/ क्रियाकलापको प्रस्ताव र कार्ययोजना स्वीकृत गर्ने ।

- अनुदानको कार्यक्रमलाई सञ्चालन गर्न अन्तिम निर्देशन तथा आवश्यक अन्य निर्देशन दिने ।

१५. समितिले पाउने सेवासुधविधा:

सूर्योदय नगरपालिकाले तोकेको अनुसार हुनेछ ।

१६. गाईको मापदण्ड:

- पहिलो वेत वा दोस्रो वेत सम्मको ।

- बाछ्छा/ बाछ्छी रहेको ।

- पशुपक्षी सेवा शाखाबाट दिर्घ रोग व्याधि नभएको प्रमाणित भएको ।

- जात पहिचान भएको ।

- कम्तीमा दैनिक १५ लिटर दुध दिने खालको । चारवटै थुन ठीक अवस्थामा हुनुपर्ने ।

- व्याएको बढीमा २ महिना भित्रको हुनुपर्ने ।

- शारिरीक अपाङ्गता नभएको ।

१७. किसानको मापदण्ड:

क. आर्थिक अवस्था कम भएको , कुनै कुलतमा नफसेको, घास वा अन्य गाईको पोस्टिक आहाराको व्यवस्था गर्न सक्ने , बेरोजगार युवाहरू आदि ।

ख. पारीवारिक समस्याको कारणले वा कुनै रोग लागि आर्थिक रूपले विपन्न भएको परिवारले ।

ग. ४० वर्षभन्दा कम उमेर भएका विधवा महिलाहरूले ।

घ. अपाङ्गता भएको व्यक्तिहरूको परिवारले ।

ङ. गोठ व्यवस्थापन भएको ।

च. कम्तीमा ४ वर्ष गाई बिक्री नगर्ने शर्त पालन गर्न सक्ने ।

छ. पशुपक्षीपालनको अनुभव भएको ।

ज. अनिवार्य रूपमा पशु बिमा गराउनु पर्ने ।

झ. गोठसुधार तथा गोठ मल व्यवस्थापन अनिवार्य रहेको हुनुपर्नेछ ।

ञ.नगरपालिकाले संचालन गर्ने उन्नत गाईपालन तालिम अनिवार्य लिनुपर्ने ।

कस्ले निवेदन दिन सक्छन्

१. आर्थिक अवस्था कम भएको , कुनै कुलतमा नफसेको, घास वा अन्य गाईको पौष्टिक आहाराको व्यवस्था गर्न सक्ने , बेरोजगार युवाहरू आदिले निवेदन दिन सक्नेछन् ।

२.पारीवारिक समस्याको कारणले वा कुनै रोग लागि आर्थिक रूपले विपन्न भएको परिवारले ।

३.४० वर्षभन्दा कम उमेर भएका विधवा महिलाहरूले ।

४.अपाङ्गता भएको व्यक्तिहरूको परिवारले ।

५.वडा कार्यलयले सिफारिश गरेको ।

बाँकी जानकारीको निम्ति -पशुपक्षी कार्यलय नगरपालिका , आर्थिक विकास समिति, वडा कार्यलय ।

"छनौटलाई उत्तरदायी बनाउन सबैको सहयोगको अपेक्षा र लक्षित परिवारले यो सुविधा पाउनुपर्छ हाम्रो चाहना"

आज्ञाले

प्रकाशराज पौडेल

प्रमुख प्रशासकीय अधिकृत